

परिपत्र तथा प्रचार प्रसार गरिदिने सम्बन्धमा

१. सम्बन्ध: प.सं.१३५२८/१/अ/०७८/७९/८, मिति २०७८/५/२० गते ।

२. श्री पि.एस.ओ.ज. कार्यालयको उपरोक्त सम्बन्ध पत्रबाट लेखि आए अनुसार मिति २०७८/०५/१६ गते सञ्चालन भएको पि.एस.ओ.ज. समितिको बैठक नं. ८६७ मा यस निर्देशनालयबाट "सैनिक कल्याणकारी कोषका हिताधिकारीहरूका लागि थप सेवा सुविधा अभिवृद्धि गर्ने" सम्बन्धमा प्रस्तुत भई छलफल हुँदा नव नियुक्त प्रधान सेनापतिको पदवहालीको शुभ अवसरबाट लागु हुने गरी देहाय बमोजिमका कल्याणकारी कार्यक्रमहरू थप गर्ने निर्णय भएको हुँदा श्री वेतन वृत्ति तथा समारोह निर्देशनालयबाट नेपाली सेनाको सबै फर्मेशन तथा युनिटहरूमा परिपत्र गरिदिनु हुन र श्री जनसम्पर्क तथा सूचना निर्देशनालयबाट नेपाली सेनाको वेभसाईट/सिपाही पत्रिका, नेपाली सेनाबाट प्रसारण हुने रेडियो/टेलिभिजन मार्फत सम्बन्धित सबैलाई जानकारी गराईदिनु हुन निर्देशानुसार अनुरोध ।

(क) शिक्षा

(१) प्रधान सेनापति छात्रवृत्ति र कल्याणकारी छात्रवृत्ति (स्वदेश): आफ्नै व्यवस्थापनमा अध्ययन गरिरहेका हिताधिकारीहरूका १ (एक) जना सन्ततीलाई कक्षा ६ देखि १२ सम्म अध्ययन गर्न वार्षिक रु. २०,०००/- (बीस हजार) का दरले सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश उपलब्ध गराउदै आईरहेकोमा २०७९ बैशाखको शैक्षिक सत्र देखि कक्षा ४ र ५ मा आफ्नै व्यवस्थाबाट अध्ययन गरिरहेका हिताधिकारीका सन्ततीलाई समेत वार्षिक रु.२०,०००/- (बीस हजार) प्रदान गर्ने ।

(२) सैनिक महाविद्यालय नभएको लुम्बिनी प्रदेशको उपयुक्त स्थानमा सैनिक महाविद्यालय स्थापना गरी शैक्षिक सत्र २०८० बाट संचालनमा ल्याउने व्यवस्था मिलाउने ।

(ख) स्वास्थ्य: सैनिक अस्पताल नरहेको लुम्बिनी प्रदेशमा समेत २५ शैयाको फिल्ड अस्पताल स्थापना गरी सेना दिवस २०७९ बाट संचालनमा ल्याउने ।

(ग) सिप तथा स्वरोजगार: कोभिड-१९ को कारण बैदेशिक रोजगार गुमाई स्वदेश फिर्ता भएका एवं स्वदेशमा नै रोजगारी गुमाउन पुगेका अवकाश प्राप्त सकलदर्जाहरूको लागि पुनः रोजगारको अवसर प्रदान गर्ने उद्देश्यले सार्वजनिक र नीजि क्षेत्रहरूबाट संचालित तालिम प्रदायकहरूको समेत सहभागितामा सिपमुलक एवं रोजगारमुलक तालिम संचालन गर्ने।

(घ) सुविधा तथा सहलियत

(१) कल्याणकारी निवृत्तिभरणमा पुनरावलोकन

(कक) ६० बर्ष उमेर पुगेका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेकाहरूलाई वार्षिक रुपमा उपलब्ध गराउदै आएको रु. ५,०००/- मा बृद्धि गरी २०७८ आश्विन १ गतेदेखि लागू हुने गरी मासिक रु.१,०००/- का दरले वार्षिक रु.१२,०००/- उपलब्ध गराउने ।

(कख) विगतको दृवन्दमा विरगती प्राप्त गर्ने तथा कर्तव्य पालनाको सिलसिलामा मृत्यु हुने सकलदर्जाका पारिवारिक निभृतभरणमा रहेका करिब ८०० जना एकल महिलाहरूको निभृतभरण रकममा मासिक रु.५००/- का दरले थप गरी क्रमशः रु. ३५००/- र रु.२५००/- उपलब्ध गराउने ।

(२) वहालवाला सैनिकहरूको लागि सहलियतपूर्ण सवारी कर्जा पुनरावलोकन: कल्याणकारी कोषका तर्फबाट प्रदान गरिदै आएको सहलियतपूर्ण सवारी कर्जाको क्षेत्र विस्तार गर्दै नेपाल सरकार, यातायात व्यवस्था विभागमा रजिष्ट्रेशन दर्ता भई प्रयोगमा रहेको (Used) सवारी साधन खरिदको लागि समेत निश्चित मापदण्ड तयार गरी सहलियतपूर्ण सवारी कर्जा उपलब्ध गराउने ।

(३) सहलियतपूर्ण आवास कर्जा: १० (दश) बर्ष वा सो भन्दा बढी सेवा अवधि पुरा गरेका सकलदर्जाहरूलाई आवास निर्माणको लागि रु.२५ लाखसम्म सहलियतपूर्ण व्याजदरमा आवास कर्जा उपलब्ध गराउने । सो सम्बन्धी बैठकमा सुझाव गरिएका बुँदाहरू समेतलाई मध्यनजर राखी विस्तृत विवरण सहितको कार्यविधि तयार गरी श्रीमान् प्रधान सेनापतिको स्वीकृति पश्चात लागु गर्ने ।

(४) कल्याणकारी यातायात सुविधा: साझा यातायात जस्ता सार्वजनिक यातायात सेवाहरूसँग सहकार्य गरी वहालवाला सकलदर्जाहरूलाई बर्षमा १ पटक घर विदा जाँदा निःशुल्क यातायात सुविधा उपलब्ध गराउने ।